

रम्भा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा

सामुहिक दुर्घटना विमा कार्यविधि, २०७६

(रम्भा गाउँकार्यपालिकाको मिति २०७६/१०/२२ को बैठकबाट पारित)


१. विषय सन्दर्भ :

बालबालिकाहरूका लागि सामुहिक दुर्घटना विमा सामाजिक सुरक्षा, सामाजिक न्याय तथा समानताका पक्षबाट महत्वपूर्ण मानिन्छ। यस कार्यक्रमबाट विद्यार्थीहरूलाई विद्यालयमा वा विद्यालय बाहिर हुने सामान्य दुर्घटनाको अवस्थामा उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना हुन जान्छ। साथै यो कार्यक्रमलाई रम्भा गाउँपालिकाका सबै विद्यालयहरू बालमैत्री विद्यालयमा रूपान्तरित हुदै रहेको अवस्थामा बालमैत्री स्थानिय शासन लागु भएको गाउँपालिकामा रूपान्तरण गर्ने रणनीतिको रूपमा लिइएको छ। यसबाट विद्यालयका विद्यार्थीहरूको उपस्थिति दर वृद्धि भई शैक्षिक उपलब्धी समेत वृद्धि हुने अपेक्षा गरिन्छ। यसै कुरालाई मध्येनजर राखी रम्भा गाउँपालिकाद्वारा सञ्चालित विद्यार्थीको सामुहिक दुर्घटना विमा कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउन यो कार्यविधि जारी गरिएको छ।

२. कार्यक्रमका उद्देश्यहरू :

यस कार्यक्रमका उद्देश्यहरू यस प्रकार रहेका छन् :

- २.१. पूर्व प्राथमिक कक्षा देखि ५ कक्षा सम्मका बालबालिकाहरूलाई विद्यालयमा तथा विद्यालय बाहिर सुरक्षित रहेको सुनिश्चितता गर्ने,
- २.२. बालबालिकाहरूको विद्यालयल छाड्नेदर तथा अनुपस्थित दर न्यूनीकरण गर्ने,
- २.३. शिक्षण सिकाइमा बालबालिकाहरूको सहभागिता वृद्धि गरी गुणस्तरिय आधारभुत शिक्षामा समतामुलक पहुँच बढाउने
- २.४. रम्भा गाउँपालिका अन्तर्गतका विद्यालयहरूलाई बालमैत्री बनाई बालबालिकाको अधिकार अन्तर्गतको बाल सुरक्षालाई सुनिश्चितता गर्ने।



परिभाषा र व्याख्या :

- ३.१. विमित भन्नाले रम्भा गाउँपालिका अन्तर्गत रहेका ३६ वटा सामुदायिक विद्यालयमा पूर्व प्राथमिक कक्षा / बालविकास केन्द्र देखि कक्षा ५ सम्म सामुहिक दुर्घटना बीमा प्रयोजनका लागि रम्भा गाउँपालिका शिक्षा शाखाले तयार पारेको नामावलीमा रहेका विद्यार्थीहरु सम्भन्नु पर्दछ ।
- ३.२. दुर्घटना भन्नाले बाहिरी आँखाले स्पष्ट देख्न सकिने र सांघातिक माध्यमबाट हुने आकास्मिक र अप्रत्यासित घटना सम्भन्नु पर्दछ ।
- ३.३. स्थायी पूर्ण अशक्तता भन्नाले आय वा मूनाफा आर्जन गर्ने कुनै पनि व्यावसाय वा पेसा गर्न सधैंका लागि असमर्थ भएको अवस्था सम्भन्नु पर्दछ । भविष्यमा निको हुने वा नहुनेमा एकिन हुन नसक्ने अवस्थामा दुर्घटना घटेको मितिले ३६५ दिन सम्म विमित स्थायी पूर्ण अशक्त रहेमा निज सधैंको लागि पूर्ण अशक्त मानिने छ ।
- ३.४. आवश्यक तथा वास्तविक औषधी उपचार खर्च भन्नाले दुर्घटनाबाट विमितलाई लागेको घाउ चोटको लागि आवश्यक उपचार, उपचार सामग्री वा उपचार सेवाको लागि भुक्तानी गरिएको वास्तविक खर्च रकम सम्भन्नु पर्दछ, जुन खर्च रकम सो खर्च गरिएको ठाउँमा त्यस्तो उपचार, उपचार सामग्री वा उपचार सेवाको प्रचलित दर भन्दा बढी हुने छैन ।
- ३.५. जोखिम समूह भन्नाले, हुलदङ्गा, हड्ताल, नागरिक उपद्रव द्वेषपूर्णकार्य र आतङ्कवाद तथा विधंशात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना सम्भन्नु पर्दछ ।

४. कार्यकम कार्यान्वयन रणनीति :

- ४.१. रम्भा गाउँपालिकाले सो विद्यार्थी सामुहिक दुर्घटना विमाको लागि निर्जीवन बीमा कम्पनी संग संभौता मिति देखि १ वर्ष सम्म रहने गरि संभौता गरि कार्यकम अगाडी बढाउने छ ।
- ४.२. विद्यार्थी सामुहिक दुर्घटना बीमा मृत्युको हकमा प्रतिव्यक्ति रु १००००० (अक्षरूपी एकलाख रुपैया) को हुनेछ । सोको लागि प्रहरी सर्जिमिन मुचुल्का र पोष्टमार्टम रिपोर्ट थप कागजात आवश्यक रहने छ ।
- ४.३. दुर्घटना औषधी उपचार खर्च प्रति घटना अधिकतम रु. १०,००० (अक्षरूपी दश हजार रुपैया) मात्र हुनेछ ।
- ४.४. प्रिमियम वापत प्रतिव्यक्ति रु. १०० (अक्षरूपी एक सय रुपैया मात्र) का दरले रम्भा गाउँपालिकाद्वारा बीमा कम्पनीलाई भुक्तानी गरिने छ ।

४.५. विमा भुक्तानीको लागि विद्यार्थी अध्ययनरत विद्यालयको सिफारिस, विद्यार्थीको विद्यालयबाट जारी गरिएको परिचय पत्रको प्रतिलिपि उपचारका क्रमका सम्पूर्ण सक्कल कागजातहरू, सम्बन्धित प्रहरी कार्यालयको सिफारिस र रम्भा गाउँपालिकाको सिफारिस सहित विमा कम्पनीको कार्यालयमा निवेदन गर्नुपर्ने छ।

४.६. दुर्घटना घटेको ३ दिन भित्र सम्बन्धित विद्यालयले सम्बन्धीत विमा कम्पनीमा निवेदन दर्ता गराउनु पर्नेछ।

राधाप्रसाद

सुजाता

रम्भा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा

सामुहिक दुर्घटना विमा कार्यविधि, २०७६

(रम्भा गाउँकार्यपालिकाको मिति २०७६/१०/२२ को बैठकबाट पारित)


१. विषय सन्दर्भ :

बालबालिकाहरूका लागि सामुहिक दुर्घटना विमा सामाजिक सुरक्षा, सामाजिक न्याय तथा समानताका पक्षबाट महत्वपूर्ण मानिन्छ। यस कार्यक्रमबाट विद्यार्थीहरूलाई विद्यालयमा वा विद्यालय बाहिर हुने सामान्य दुर्घटनाको अवस्थामा उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना हुन जान्छ। साथै यो कार्यक्रमलाई रम्भा गाउँपालिकाका सबै विद्यालयहरू बालमैत्री विद्यालयमा रूपान्तरित हुदै रहेको अवस्थामा बालमैत्री स्थानिय शासन लागु भएको गाउँपालिकामा रूपान्तरण गर्ने रणनीतिको रूपमा लिइएको छ। यसबाट विद्यालयका विद्यार्थीहरूको उपस्थिति दर वृद्धि भई शैक्षिक उपलब्धी समेत वृद्धि हुने अपेक्षा गरिन्छ। यसै कुरालाई मध्येनजर राखी रम्भा गाउँपालिकाद्वारा सञ्चालित विद्यार्थीको सामुहिक दुर्घटना विमा कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र मितव्ययी बनाउन यो कार्यविधि जारी गरिएको छ।

२. कार्यक्रमका उद्देश्यहरू :

यस कार्यक्रमका उद्देश्यहरू यस प्रकार रहेका छन् :

- २.१. पूर्व प्राथमिक कक्षा देखि ५ कक्षा सम्मका बालबालिकाहरूलाई विद्यालयमा तथा विद्यालय बाहिर सुरक्षित रहेको सुनिश्चितता गर्ने,
- २.२. बालबालिकाहरूको विद्यालयल छाड्नेदर तथा अनुपस्थित दर न्यूनीकरण गर्ने,
- २.३. शिक्षण सिकाइमा बालबालिकाहरूको सहभागिता वृद्धि गरी गुणस्तरिय आधारभुत शिक्षामा समतामुलक पहुँच बढाउने
- २.४. रम्भा गाउँपालिका अन्तर्गतका विद्यालयहरूलाई बालमैत्री बनाई बालबालिकाको अधिकार अन्तर्गतको बाल सुरक्षालाई सुनिश्चितता गर्ने।



परिभाषा र व्याख्या :


- ३.१. विमित भन्नाले रम्भा गाउँपालिका अन्तर्गत रहेका ३६ वटा सामुदायिक विद्यालयमा पूर्व प्राथमिक कक्षा / बालविकास केन्द्र देखि कक्षा ५ सम्म सामुहिक दुर्घटना बीमा प्रयोजनका लागि रम्भा गाउँपालिका शिक्षा शाखाले तयार पारेको नामावलीमा रहेका विद्यार्थीहरु सम्भन्नु पर्दछ ।
- ३.२. दुर्घटना भन्नाले बाहिरी आँखाले स्पष्ट देख्न सकिने र सांघातिक माध्यमबाट हुने आकास्मिक र अप्रत्यासित घटना सम्भन्नु पर्दछ ।
- ३.३. स्थायी पूर्ण अशक्तता भन्नाले आय वा मूनाफा आर्जन गर्ने कुनै पनि व्यावसाय वा पेसा गर्न सधैंका लागि असमर्थ भएको अवस्था सम्भन्नु पर्दछ । भविष्यमा निको हुने वा नहुनेमा एकिन हुन नसक्ने अवस्थामा दुर्घटना घटेको मितिले ३६५ दिन सम्म विमित स्थायी पूर्ण अशक्त रहेमा निज सधैंको लागि पूर्ण अशक्त मानिने छ ।
- ३.४. आवश्यक तथा वास्तविक औषधी उपचार खर्च भन्नाले दुर्घटनाबाट विमितलाई लागेको घाउ चोटको लागि आवश्यक उपचार, उपचार सामग्री वा उपचार सेवाको लागि भुक्तानी गरिएको वास्तविक खर्च रकम सम्भन्नु पर्दछ, जुन खर्च रकम सो खर्च गरिएको ठाउँमा त्यस्तो उपचार, उपचार सामग्री वा उपचार सेवाको प्रचलित दर भन्दा बढी हुने छैन ।
- ३.५. जोखिम समूह भन्नाले, हुलदङ्गा, हड्ताल, नागरिक उपद्रव द्वेषपूर्णकार्य र आतङ्कवाद तथा विध्वंशात्मक कार्य जस्ता क्रियाकलापबाट हुन सक्ने दुर्घटना सम्भन्नु पर्दछ ।

४. कार्यक्रम कार्यान्वयन रणनीति :

- ४.१. रम्भा गाउँपालिकाले सो विद्यार्थी सामुहिक दुर्घटना विमाको लागि निर्जीवन बीमा कम्पनी संग संझौता मिति देखि १ वर्ष सम्म रहने गरि संझौता गरि कार्यक्रम अगाडी बढाउने छ ।
- ४.२. विद्यार्थी सामुहिक दुर्घटना बीमा मृत्युको हकमा प्रतिव्यक्ति रु १००००० (अक्षरूपी एकलाख रुपैया) को हुनेछ । सोको लागि प्रहरी सर्जिमिन मुचुल्का र पोष्टमार्टम रिपोर्ट थप कागजात आवश्यक रहने छ ।
- ४.३. दुर्घटना औषधी उपचार खर्च प्रति घटना अधिकतम रु. १०,००० (अक्षरूपी दश हजार रुपैया) मात्र हुनेछ ।
- ४.४. प्रिमियम वापत प्रतिव्यक्ति रु. १०० (अक्षरूपी एक सय रुपैया मात्र) का दरले रम्भा गाउँपालिकाद्वारा बीमा कम्पनीलाई भुक्तानी गरिने छ ।

४.५. विमा भुक्तानीको लागि विद्यार्थी अध्ययनरत विद्यालयको सिफारिस, विद्यार्थीको विद्यालयबाट जारी गरिएको परिचय पत्रको प्रतिलिपि उपचारका क्रमका सम्पूर्ण सक्कल कागजातहरु, सम्बन्धित प्रहरी कार्यालयको सिफारिस र रम्भा गाउँपालिकाको सिफारिस सहित विमा कम्पनीको कार्यालयमा निवेदन गर्नुपर्ने छ।

४.६. दुर्घटना घटेको ३ दिन भित्र सम्बन्धित विद्यालयले सम्बन्धीत विमा कम्पनीमा निवेदन दर्ता गराउनु पर्नेछ।


राधाप्रसाद


सुजाता

